



नाम्खा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

याल्वाड, हुम्ला
कर्णाली प्रदेश, नेपाल

प.सं. : २०७५।०७६

च.नं. :

वडा कार्यालयको नागरिक वडापत्र

फोन नम्बर : ०८७-६८०२८०, अडियो नोटिस बोर्ड : १६१८०८७६०२८०
वेबसाइट : www.namkhamun.gov.np, ईमेल: ito.namkhamun@gmail.com,

क्र सं.	सेवा सुविधाको नाम	आवश्यक पने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
३	घर जग्गा नामसारी सिफारिस	<p>१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुले निवेदन</p> <p>२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाण प्रतिलिपि</p> <p>४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</p> <p>५) सर्जिमिन मुचुल्कागरी बुझनु पर्ने भए सर्जिमि साक्षी बस्नेकोनागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>६) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद</p>	<p>१) निवेदन साहत तोकएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अन सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउन</p> <p>६) चलानी गरी निवेदकलाई सिफारि उपलब्ध गराउने</p> <p>७) कानुनी जटिलता भएको देखिएमा कान राय लिईनेछ।</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
४	माही लगत कदा सिफारिस	<p>१) माही लगत कहा हुनुपने पूण विवरणको नि</p> <p>२) निवेदककोनागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि</p> <p>४) जग्गाको प्रमाणितनापी नक्सा</p> <p>५) चालु आ.व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद</p> <p>६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रती</p>	<p>१) निवेदन साहत तोकएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन		
घ	घर कायम सिफारिस	१) घरकायम सिफारिस पाउँ भएने सम्बन्धी निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प ४) स्थलगत प्रतिवेदन ५) चालु आ.व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेशागर्ने ३) प्राविधिक कर्मचारीबाट निरीक्षण ग प्रतिवेदन दिने ४) तोकिएको कम आवश्यकता अनुसार सर्जिमिन मुच तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
ढ	छात्रवृत्तिसफारिस	१) निवेदन पत्र रनागरिकता प्रमाणपत्रको प्रांतालापि २) घर भएमा चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसि , व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेशागर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने		
छ	विषयन छात्रवृत्तिसिफारिस	विद्यार्थी १) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि	१) निवेदनसाहित तोकिएको कागजातहरू पर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता असर्जिमन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमनको हकम बढीमा ३ दिनभित्र	
ट	अपाङ्ग सिफारिस	१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्मदाताको प्रतिलिपि २) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो समेडिकल सुपरीटेन्डेन्टको सिफारिस ३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम कर्मचारीको प्रतिवेदन	१) निवेदन सहित तोकिएको कागजातहरू पर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्य अनुसार प्रतिवेदन तयार गरी सिफारी तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
ठ	अस्थाई सिफारिस	बसोवास १) निवेदन पत्र रनागारिकता प्रमाण पत्रको प्रतिलिपि बसोवास गर्ने घर नम्बर, टोल, माग वा वा नाम २) वहालमा बसेको भए घरधनीको सनाखत मुचु निजकोनागारिकता प्रमाण पत्रको प्रतिलिपि ३) कर्मचारीको हकमा हाल कार्यरत रहेको काया पत्र ४) घरबहाल कर तिरेकारसिद ५) घरबहालको सम्झौता पत्र	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र
ड	स्थायी सिफारिस	बसोवास १) निवेदन पत्र रनागारिकता प्रमाण पत्रको प्रतिलिपि २) बसाई सराईको हकमा बसाई सराई दता पत्रको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद ४) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी	लाग्ने दस्तुर
				र लाग्ने समय	
३	नगरिकता प्रतिलिपिसिफारिस	<p>१) निवेदन पत्र र आमारबुवाकोको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) विवाहित महिलाको हकमा पतिरआमारबुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि</p> <p>४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)</p> <p>५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहिताको हकमा)</p> <p>६) बसाँइसरी आएको हकमा बसाँइ सराईका पत्रको प्रतिलिपि</p> <p>७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो</p> <p>८) चालुआ.व. सम्मको मालपोतघर जर्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात</p> <p>९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालय सिफारिस</p> <p>१००प्रतिलिपि नागरिकताको हकमा पुरानो रक्ताकोनार्गा प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) तोकिएको ढाँचामा नागरिकतासिफारिसक अभिलेख राख्ने ।</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,</p> <p>सम्बन्धित फाँटका कर्मचारी</p> <p>लाग्ने समय: सो दिन,</p> <p>सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
४	अंगकृत नागरिकता सिफारिस	<p>१) निवेदन पत्र र अंगकृतनागरिकता प्राप्त खोजेको स्पष्ट आधार</p> <p>२) साविक मुलुककोनागरिकता परित्याग गरेको परित्याग गर्ने कारवाही चलाएको पुष्टिग</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,</p> <p>सम्बन्धित फाँटका कर्मचारी</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>कागजातहरू</p> <p>३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम ग वसेको प्रमाणपत्रको प्रतिलिपि</p> <p>४) बैचाहिक अंगीकृत नागरिकताका लागि विवाह द प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित देशका आधिकारिक प्रमाणपत्र</p> <p>५) नेपाली भाषा लेखन र बोल जान्ने प्रमाण कागज</p> <p>६) पासपोर्ट साईजको फोटो ३ प्रति</p> <p>७) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद</p> <p>८) सर्जिमिन मुचुल्का</p>	<p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको र्मचारीले क आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने, काननी राय वश्यकअ भएमा राय सोध्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) अनुसूची द को ढाँचामा नागरि सिफारिसको अभिलेख राख्ने ।</p>	<p>लाग्ने समय: सो दिन,</p> <p>सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
ज्ञ	आधिक वालियो वा प्रमाणित	<p>अवस्था सम्पन्नता</p> <p>१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) जग्गाधारी प्रमाण पुर्जा</p> <p>३) आयश्रोत भए आयश्रोत खुल्ने कागजात</p> <p>४) अन्य आवश्यक कागजात</p> <p>५) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद व कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>६) सर्जिमिन मुचुल्का</p>	<p>१) निवेदन संहित तोकिएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेशागर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी</p> <p>लाग्ने समय: सो दिन,</p> <p>सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेदार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
३६	आर्थिक कमजोर वा प्रमाणित विपन्नता	अवस्था विपन्नता	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) आर्थिक अवस्था कमजोर भएको पुष्ट हुने का	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र
३७	विवृत सिफारिस	जडान	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) जग्गाधारी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ३) हक भोगको श्रोत खुल्ने कागजात ४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणक प्रतिलिपि ५) अन्य आवश्यक कागजातहरू ६) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति कर्तिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			गराउने		
३८	धारा जडान सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतीलिपि र निवेदन पत्र २) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणक प्रतिलिपि ३) जग्गा धनी प्रमाण जाँकोपूँ प्रतितिपि ४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात	१) निवेदन संहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने निवेदन दर्ता गर्ने ४) तोकिएको मर्चारीले आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
३९	जिवित रहको सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतीलिपि र निवेदन पत्र २) स्वयं व्यक्ति उपस्थित हुनु पर्ने ३) दुई प्रति पासपोर्ट साइजको फोटो ४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धा स्वीकृत भएको कागजात	१) निवेदन संहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
जट	दुवै नाम गरेको व्यक्ति एकै हो भन्नेसिफारिस/फरक जन्म मिति संशोध सिफारिस	१) नागरिकता प्रमाणपत्रकोप्रतिलिपि र निवेदन पत्र २) नाम फरक परेको पुष्ट गर्ने प्रमाणित कागज ३) चालुआ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धा स्वीकृत भएको कागजात ४) सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने ५) आवश्यकता अनुसार स्थानीय हीप्र सर्जिमिनकामुचुल्कोप्रतिवेदन माग गर्नक्केस	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफार तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
जठ	जग्गा मूल्याङ्कन सिफारिस/प्रमाणित	१) नागरिकता प्रमाणपत्रकोप्रतिलिपि र निवेदन पत्र २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) जग्गाको आसपासको चलन ल्तीको मुल्य प्रक्षेप ४) हालसालै आसपासको खरिद बिक्की भएको भए प्रमाण वा सर्जिमिन मुचुल्का ५) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले प्राविधिक कर्मचारीलाई तोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार मुल्याङ्कन तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
३७	व्यवसाय बन्द सिफारिस	१) आफ्नो व्यवसायकोविस्तृत व्याहोरा सहितक निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) चालु आ.व. सम्मको व्यवसायनवीकरण गरेका प्रमाणपत्रको सक्कल ४) घरबहालसम्भौता पत्रको प्रतिलिपि ५) स्थलगत प्रतिवेदन ६) विदेशीको हकमा परिचय खुल्ने कागजात सम्बन्धित दुतावासको पत्र ७) आफैने घर भएमा चालु आ.व. सम्मको मालपो घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेका रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफार तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाईसिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
३८	व्यवसाय सञ्चालन नभएको सिफारिस	१) व्यवसाय सञ्चालन नभएको कारण साठेको निव पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) स्थानीय तहको नामा व्यवसाय दर्ता गरेक प्रमाणपत्र ४) आफैने घर भएमा चालु आ.व. सम्मको मालपो घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वी भएको कागजात ५) स्थलगत प्रतिवेदन ६) घरबहालसम्भौता पत्रको प्रतिलिपि	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्य अनुसारसर्जिमिन मुचुल्का तयार सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाईसिफारिस उपलब्ध	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी	लाग्ने दस्तुर
			गराउने	र लाग्ने समय	
८५	व्यापारव्यवसाय नभएकोसिफारिस	१) कारण सहितको निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) स्थानीय तहको नामा व्यवसाय दर्ता गरेक प्रमाणपत्र ४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद वा कर निर्धा स्त्रीकृत भएको कागजात ५) सर्जिमिनकामुचुल्काआवश्यकपरेमासोसमेत	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता तथा स्थलगत सर्जिमिन मुचुल्का तयार सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
८६	कोर्ट मिनाहा सिफारिस	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र २) आफैनै घर भएमा चालु आ. व. सम्मको मालपो घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेका रसिद ३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरू ४) कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण रूपमा दिनु पर्ने ५) स्थानीय सर्जिमिनकामुचुल्का	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता तथा सर्जिमिन मुचुल्का तयार गरीसिफारिस तयार गर्ने ५) निवेदकलेतोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
दृढ़	नावालकपरिचयपत्र सिफारिस	१) बाबू आमाकोनागारिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन पत्र २) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि ३) चालु आ.व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद ४) नावालक खुल्ने थप कुनै प्रमाण कागजात भ समेत पेश गर्ने ५) नावालक अनिवार्य उपस्थित हुनु पर्ने । ६) दुवै कान देखिने पासपोर्ट साईजको फोटा	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकिएको शुल्क बुझाउन ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
दृघ	चौपाय सम्बन्धी सिफारिस	१) कारण साहितको निवेदन २) चौपाया लाने ठाउँको स्वीकृत पत्र ३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने ४) चौपाय पालन गर्नेकाहकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने व्यहो	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ स्थलगत सर्जिमिन मुचुल्कातयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
दृढ़	व्यवसाय दर्ता सिफारिस	१) निवेदन पत्र २) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि	१) निवेदनसाहित तोकिएको कागजातहरू प गर्ने	वडा सदस्य/वडा सचिव,	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्णे कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्णे	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपो</p> <p>घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेका रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात</p> <p>४) बहालमा भए सम्भौता पत्रको प्रतिलिपि</p> <p>५) दुई प्रति पासपोर्ट साइजको फोट</p>	<p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) निवेदकले तोकिएको शुल्क बुझाउन</p> <p>५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
इच्छ	उच्चांग ठाउसारीठ सिफारिस	<p>१) उच्चांग ठाउसारीका लागि निवेदन</p> <p>२) उच्चांगदर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसा दर्ता प्रमाण पत्र</p> <p>४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपो</p> <p>घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेका रसिद</p> <p>५) बहालमा भए सम्भौता पत्रको प्रतिलिपि र बह कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउ</p> <p>६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भ सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफारिस त गर्ने</p> <p>५) निवेदकले तोकिएको शबुझाउनेल्क</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
इट	विद्यालयठाउसारी सिफारिस	<p>१) विद्यालय ठाउसारीका लागि निवेदन</p> <p>२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) स्थानीय तहको नामको नविकरण सहितको व्यवसा दर्ता प्रमाण पत्र</p> <p>४) (सरकारी एवं सामुदायिक विद्यालयबाहेकअन्य मा)</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो</p>	

क्र.सं.	सेवा सुविधाको ना	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालका दुवैको मालपोतघरर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद</p> <p>५) बहालमा भए सम्फौता पत्रकोप्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुफाउ</p> <p>६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि</p> <p>७) निरीक्षण प्रतिवेदन</p> <p>८) सरी जाने ठाउँको बडा कार्यालयको अनुमति</p>	<p>४) तोकिएको कमचारीले आवश्यकता अ स्थलगत सर्जिमिन मुचुल्का तयार सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
८०	आन्तरिक बसाई सराईसिफारिस	<p>१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र</p> <p>२) सरी जाने व्यक्तिहरु नागरिकताको प्रमाणपत्रक प्रमाणित प्रतिलिपिर नागरिकता प्रमाणपत्र नभएका हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खु निस्साको प्रमाणित प्रतिलिपि</p> <p>३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा नभएकाको हकमा व्यवसाय वा बसाई खु प्रमाणकागजात</p> <p>४) घर जग्गा भएकाको हकमा घर भए चालु आ. व सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकोसिदर वा कर निर्धारण स्वीकृ भएको कागजात</p> <p>५)घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्फौता</p>	<p>१) निवेदन साहित तोकिएको कागजातहरु गर्ने</p> <p>२) बडा अध्यक्ष/बडा सदस्य/बडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशर्गाने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएकोकर्मचारीले आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>बडा अध्यक्ष/बडा सदस्य/बडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
८८	विद्यालय सञ्चालन स्वीकृत/कक्षा बृद्धिसिफारिस	१) विद्यालय कक्षा बृद्धिका लागि निवेदन २) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि ३) स्थानीय तहको नामा चालु आ. व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ४) सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ५) बहालमा भए सम्भौता पत्रकोप्रतिलिपि र बहाल कर तिरेको रसिद ६) निरीक्षण प्रतिवेदन	१) निवेदन गहित तोकिएको कागजातहरू गर्ने २) बडा अध्यक्ष/बडा सदस्य/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको प्राविधिक कर्मचारीले आवश अनुसार स्थलगत निरीक्षण गरी प्रतिवेतायार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	बडा सदस्य/बडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको कमात्र बढीमा ३ दिनभित्र	
८९	व्यक्तिगत विवरण सिफारिस	१) निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ४) विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरू	१) निवेदन सहित तोकिएको कागजातहरू पर्ने २) बडा अध्यक्ष/बडा सदस्य/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता असर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध	बडा सदस्य/बडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			गराउने		
घण	जग्गा दर्ता सिफारिस	१) निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोत र घर भएधर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद वा क निर्धारण स्वीकृत भएको कागजात ४) साविक लगत प्रमाणित प्रतिलिपि ५) फिल्डबुक उतार ६) स्थलगत निरीक्षण प्रतिवेदन ७) जग्गाकोनापी नक्सा ८) जग्गासँगसम्बन्धित अन्य प्रमाण कागजातहरू ९) स्थानीय सर्जिमिनमुचुल्का	१) निवेदनसाहित तोकएको कागजातहरू प गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
घञ	सराइक सिफारिस (व्यक्तिगत)	१) निवेदन २) संरक्षक दिने र लिने व्यक्तिकोनागरिकता र जन्मदर्ताप्रमाणपत्रको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद ४) आवश्यकता अनुसार स्थलगत सर्जिमिन मुचुल्का ५) स्थानीय सर्जिमिनमुचुल्का	१) विस्तृत विवरण रहेको निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफारिस त गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध	वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			गराउने		
घट	सरकारक सिफारिस (संस्थागत)	१) निवेदन २) संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रति एवं विधानको प्रतिलिपिवा नियमाबलीको प्रतिलिपि ३) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद, ४) बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल क तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु ५) आवश्यकता अनुसार सर्जिमिन मुचुल्का	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
घघ	नेपालसरकारको नाममा बाटोकायमसिफारिस	१) निवेदन २) जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि ३) नापी नक्सा ४) चालु आ.व. सम्मको मालपोत र घर भएघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद । ५) जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने ६) जग्गा धनीले सनाखत गरेको कागजात	१) निवेदन साहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले स्थलगत सज मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएकशुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			गराउने		
घट्ठ	निवित संगको नाता प्रमाणित	१) निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३) सर्जिमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्न जनाकोनागरिकता प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद ५) नाता प्रमाणित गर्ने व्यक्तिहरूको २ प्रति पास्टर साइजको फोटो	१) निवेद सहित तोकिएको कागजातहरू प गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सचिव, सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
घट्ठ	मृतकसंगको नाता प्रमाणित	१) निवेदनतथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २० हकदारहरूकोनागरिकता प्रमाणपत्रकोप्रतिलिपि ३) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ४) मृतककोनागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रक प्रतिलिपि ६) वसाईसरी आएको हकमा वसाईसराईको प्रति ७) हकदारहरूको पासपार्ट साइजको फोटो ४ प दस्यानीय सर्जिमिनमुचुल्का ९) आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जि मुचुल्का माग गर्ने	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जि मुचुल्का माग गर्ने ६) निवेदकले तोकिएको शुल्क बुझाउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			७) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने		
घट	कोठ सेवालकार्य/ रोहबरमा बस्नेकार्य	१) कारण प्रष्ठ खुल्को निवेदन २) चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर मालपोत तिरको रसिद ३) बहाल सम्भौताको प्रमाणित प्रतिलिपि ४) जिल्ला प्रशासन कार्यालयको पत्र ५) स्थानीय सर्जिमिनमुचुल्का ६) आवश्यकताथनुसार स्थानीय प्रहरीसर्जिमिनमुचुल्का	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) रोहबरमा बस्ने कर्मचारी तोक्ने ७) वडा कार्यालयवाट प्रपित ३५ दिने ८ पत्रको सूचना प्रमाणित प्रतिलिपि	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
घट	निःशुल्क वासःशुल्क स्वास्थ्य उपचार सिफारिस	१) निवेदन तथानागरिकता प्रमाणपत्रको प्रतीकालिपि २) विपन्नता खुल्ले प्रमाण कागजात ३) सिफारिस आवश्यक भएको अन्य कारण	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारि तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको ना	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
घड	अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य	१) निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २ ० कार्यालयको पत्र ३ ० विषयसँगसम्बन्धित अन्य कागजातहरु	१) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) पत्र दर्ता गर्ने ४) तोकिएको कर्मचारीले विवरण तयार गर्ने ५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
घड	संस्था दत्ता सिफारिस	१) विवान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल तिरेकोरसिद/नतिरेको भए तिर्नु बुझाउनु प ३) संस्था आफ्ने घरमा बस्ने भए सोकोधनीजग्गाप्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि ४) चालु आ. व. सम्पर्को मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात	१) निवेदनसहित तोकिएको कागजातहरु प गर्ने २) वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई वडा सचिव, तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जिमन मुचुल्का तयार गरी सिफारिस त गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
द्वप	घर बाटो प्रमाणित	१) निवेदन (बाटो)को नाम, ठोल समेत खु नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि ३) जग्गा रहेको क्षेत्रकोप्रमाणितसक्कलनापी नक्सा	१) निवेदन सहित तोकिएको कागजातहरु गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने	वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद वा कर निर्धा स्त्रीकृत भएको कागजात</p> <p>५) लिने दिने दुवै व्यक्ति कागानागरि प्रमाणपत्रका प्रमाणपत्र प्रमाणितप्रतिलिपि सहित उपस्थित हु पर्ने वा निजहरूले दिएको अधिकृत वारेसको प्रतिलिपि</p> <p>६) स्थलगत निरीक्षण प्रतिवेदन</p>	<p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएकोकर्मचारीले आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफार तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
दृश्य	चार किला प्रमाणित	<p>१) निवेदन रनागरिकता प्रमाणपत्रको प्रतिलिपि २) जग्गा धनी प्रमाण पुऱ्याङ्को प्रतिलिपि</p> <p>३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी</p> <p>४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद</p> <p>५) निवेदक स्वयंवा निजले अन्य व्यक्तिलाई तोक हकमा निज निवेदकले विएको अधिकृत नामावारे को प्रमाणित प्रतिलिपि</p>	<p>१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशार्गार्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीलेश्यकताआव अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफार तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	वडा अध्यक्ष/वडा सचिव, सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
दृढ़	जन्म मिति प्रमाणित	<p>१) निवेदन रनागरिकता प्रमाण पत्रको प्रतिलिपि</p> <p>२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि</p> <p>३) बसाई सरी आएको भए सो को प्रमाण पत्र</p> <p>४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा</p>	<p>१) निवेदनसहित तोकिएको कागजातहरू प गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशार्गार्ने</p>	वडा अध्यक्ष/वडा सचिव, सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी	

क्र.सं.	सेवा सुविधाको ना	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		एकीकृत सम्पति कर्तिरेको रासद	३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
दृध	विवाह प्रमाणित	१) दुलहा दुलहीकोनागरिकता प्रमाणपत्रको प्रतिलिपि २) वसाई सरी आएकाको हकमा वसाई सराइ प्रमाण पत्र ३) दुलाहा दुलही दुवै उपस्थित भई सनाखत गर्न ४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति कर्तिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात ५) विसा२०३४ पछिको हकमा विवाह दर्ता प्रमाण पत्र प्रतिलिपि	१) निवेदनसहित तोकिएको कागजातहरु प गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
दृद्ध	घर पाताल प्रमाणित	१) निवेदननागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवे २) घरको नक्सा, नक्सा पास प्रमाण पत्र ३) स्थलगत निरीक्षण प्रतिवेदन ४) चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत सम्पति कर र चालु आ. व. सम्मको मालपोतकर	१) निवेदन सहित तोकिएको कागजातहरु गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने ३) निवेदन दर्ता गर्ने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		तिरेको रसिद वा कर नियांरण स्वीकृत भ कागजात ५)आवश्यकता अनुसारसर्जिमिन मुचुल्का	४) तोकिएको कमचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
द्वितीय	कागज/मञ्जुरीनामा प्रमाणित	१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि निवेदन २) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद वा कर निर्धा स्वीकृत भएको कागजात ३) प्रमाणित गर्नु पर्ने सँगविषय सम्बन्धित प्रमाण कागजहरूको प्रतिलिपि ४)मञ्जुरीनामा लिने र दिने दुवै व्यक्ति	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सचिव, सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सोही दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
द्वितीय	हकबाला वा हकदार प्रमाणित	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३) हकदार प्रमाणितका लागि स्थलगत सर्जिमिन	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले	वडा अध्यक्ष/वडा सचिव, सदस्य/वडा सचिव, सम्बन्धित फाँटका	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		१) हकदार प्रमाणित गर्ने घप प्रमाण कागज ५) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद ६) आवश्यकता अनुसार सर्जिमिन मुचुल्का	सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनु सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
द्वठ	अविवाहित प्रमाणित	१) निवेदन रतागारिकता प्रमाणपत्रको प्रतिलिपि २) सरक्षक वा अभिभावकले कार्यालयको रो गरेको सनाखत पत्र ३) स्थानीय सर्जिमिन मुचुल्काको पत्र ४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद ५ ० विदेशमा रहेकाको हकमा विदेशस्थित ने नियोगबाट आएको सिफारिस	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) आवश्यकता अनुसार स्थानीय प्रहरीक सर्जिमिन मुचुल्का माग गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
द्वड	जग्गा रेखांकोन कार्य/स	१) निवेदन पत्र २) सम्बन्धित कार्यालयको पत्र	१) निवेदन सहित तोकिएको कागजातहरू गर्ने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्णे कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्णे	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
	कायमा रोहबर	<p>३० प्राचिंगिक प्रतिवेदन ४</p> <ul style="list-style-type: none"> ○ चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद 	<p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
द्वाद	जग्गा हराएकोसिफारिस	<p>१) निवेदन रनागरिकता प्रमाणपत्रको प्रतिलिपि २) चालु आ. व. सम्मको मालपोत र घर घरभए जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद</p> <p>३) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ४</p> <ul style="list-style-type: none"> ○ निवेदकको स्थायी वतन जग्गा रहेकोवडाको नभएमा स्थानीयसर्जिमिन मुचुल्का 	<p>१) निवेदन यस्तोकिएको कागजातहरु गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीलाईसिफारिस पत्र तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
छृण	पूङामा गर्नेसिफारिस	<p>१) निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि २) भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि</p> <p>३) निर्माणसम्पन्न प्रमाण पत्रको प्रतिलिपि</p> <p>४) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा</p>	<p>१) निवेदन यस्तोकिएको कागजातहरु गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आदेशगर्ने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>एकीकृत सम्पत्ति करतिरेको रसिद वा कर नियंत्रण स्वीकृत भएको कागजात</p> <p>५) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि</p>	<p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता असर्जिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>लाग्ने समय: सो दिन, सर्जिनको हकम बढीमा ३ दिनभित्र</p>	
छङ्ग	अपेक्षी सिफारिस तथा प्रमाणित	<p>१) निवेदन रनागरिकता प्रमाणपत्रको प्रतिलिपि</p> <p>२) विषय सँगसम्बन्धि प्रमाण कागजातको प्रतिलिपि</p> <p>३) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद</p>	<p>१) निवेदन साहित तोकिएको कागजातहरु गर्ने</p> <p>२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता असर्जिन मुचुल्का तयार गरी सिफारी तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शबुझाउनेल्क</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी</p> <p>लाग्ने समय: सो दिन, सर्जिनको हकम बढीमा ३ दिनभित्र</p>	
छङ्द	मिलापत्र कागज/ उजुरी दर्ता	<p>१) मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन</p> <p>२) सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रका प्रतिलिपि</p> <p>३) विषयसँग सम्बन्धित अन्य कागजातहरु</p>	<p>१) निवेदन साहित तोकिएको कागजातहरु गर्ने</p> <p>२) वडा /वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई आदेश गर्ने</p> <p>३) निवेदन दर्ता गर्ने</p>	<p>वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी</p> <p>लाग्ने समय: सो</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
			<p>४) तोकिएको कर्मचारीले आवश्यकता ओ सर्जिमिन मुचुल्का तयार गरीसफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p>	दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
छैय	एककृत कर/घर जग्गा कर	सम्पादि त १) निवेदन २) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाक प्रतिलिपि ४) भवन/जग्गा खरिद गरेको भए मालपोत रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि ५) (स्थानीय तहको नाम) घोषण हुनु वूप निर्मा भएका भवनका हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन ६) मालपोत तिरेको रसिद ७) आ.व ०५७५८ पूर्व आन्तरिक राजश्व कार्यालय कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि ८) नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि	१) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ४) तोकिएको कर्मचारीले कर्रणनिधातयार गरी वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव समक्ष पेश गर्ने । ५) तोकिएको कर बुझाउने ६) चलानी गरी निवेदकलाई कर निर्धारण उपलब्ध गराउने ।	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
छैद्ध	बहाल कर	१) निवेदन पत्र २) बहाल सम्झौता ३) नेपाल सरकारमा बहाल सँगसम्बन्धित निकायमा	<p>१) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने</p> <p>२) तोकिएको कर्मचारीले कर निर्धारण</p>	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>दर्ता गरेको प्रमाण पत्रको प्राप्तिलिपि</p> <p>४) नागरिकताको प्रमाणित प्रतिलिपि</p> <p>५) चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरे रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रति</p>	<p>गरी बडा अध्यक्ष/बडा सदस्य/बडा सचिव समक्ष पेश गर्ने ।</p> <p>३) तोकिएको कर बुझाउने</p> <p>४) चलानी गरी निवेदकलाई कर निर्धारण उपलब्ध गराउने</p>	<p>कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
छठ	विज्ञापन कर	<p>१) निवेदन र संस्थाकोप्रमाणितकागजात</p> <p>२) सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्नेव्यव र अन्य करको प्रमाणित प्रतिलिपि</p>		<p>बडा सदस्य/बडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
छठ	मालपोत वाभूमीकर	<p>१) निवेदन पत्र</p> <p>२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण प नवीकरणका लागि अधिल्लो आ.व.मा मालपो तिरेको रसिद वायस कार्यालयबाट जारी गरिएको मालपोतनवीकरण बुक</p> <p>३) घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेका प्रमाण</p>	<p>१) बडा अध्यक्ष/बडा सदस्य/बडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेशगर्ने २) तोकिएको कर्मचारीले कर निर्धारण गरी सचिव समक्ष पेश गर्ने ।</p> <p>५) तोकिएको कर बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।</p>	<p>बडा अध्यक्ष/बडा सदस्य/बडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
छठ	जन्म दर्ता	<p>१.निवेदन पत्र</p> <p>२. वालकको वावु/आमाको नागरीकता</p>	<p>१) घटना घटेको ३५ दिन भित्र परिवारको म व्यक्तिले</p>	<p>बडा अध्यक्ष/बडा सदस्य/बडा सचिव,</p>	

क्र.सं.	सेवा सुविधाको ना	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		<p>३. चालु आ.व. सम्मको मालपोतघर जर्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद</p> <p>४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयप प्रमाणित प्रतिलिपी</p>	<p>२) निजको अनुपस्थितिमा मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना</p> <p>उमेर पुगेका</p>	<p>सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
छठ	मृत्यु वर्ता	<p>१) निवेदन पत्र २) मृतककोनागरिकता र सूचना दिन आउनेक नागरीकता</p> <p>३) मृतकसँगसम्बन्ध जोडिने प्रमाणपत्र</p> <p>४) अविवाहित मृतकको हकमा स्थानीय सर्जिमिन पत्र</p> <p>५) मृतककोनागरिकता नभएको हकमा स्थानीय सर्जिमिन पत्र</p> <p>६) सूचना दिने व्यक्तिकोनागरिकता नभएमा समेत स्थानीय सर्जिमिन पत्र</p>	<p>व्यक्तिले</p> <p>१) घटना घटेको श्रद्धिन भित्र परिवारको मूख सदस्य/वडा अव्यक्त/वडा सचिव,</p> <p>२) निजको अनुपस्थितिमा मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना</p> <p>उमेर पुगेका</p> <p>३) वडा अव्यक्त/वडा सदस्य/वडा सचिवले तोकिएकोकर्मचारीद्वारा सर्जिमिन मुच तयार गर्ने</p>	<p>वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	
छठ	बसाई(सराईजाने/आउने दर्ता)	<p>१) निवेदन पत्र नागरीकताको प्रमाणपत्रकोप्रतिलिपी</p> <p>२) बसाई सराई गरी जानेको हकमा परिवारको १ सहित सम्बन्धित वडा कार्यालयबसाईसराई कागजात</p> <p>३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र ज आउनेको पनि पेश गर्नुपर्ने।</p> <p>४) बसाईसराई गरी आउनेको हकमा बसाईराईसगरी ल्याएको प्रमाणपत्र</p>	<p>१) घटना घटेका ३५ दिन भित्र सपरिवारका</p> <p>बसाई सराई भए परिवारको मूख्य व्यक्ति सूचना दिने।</p> <p>२) एकजनाको मात्र बसाई राईस भए निजल सूचना दिने।</p>	<p>वडा सदस्य/वडा सचिव, सम्बन्धित कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र</p>	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
		५) जाने(आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६० चालु आ.व. सम्म घर जग्गा र मालपोतकरवा एकीकृत सम्पति करतिरेको रसिदा			
टप	सम्बन्धिविच्छेददर्ता	१. निवेदन पत्र २. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला प्रमाणित प्रतिलिपि ३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति ४) केटाका स्थायी ठेगनासम्बन्धित वडाको हुनु पर्न	१) सम्बन्ध विच्छेद भएको पति वा पत्नी सूचना फाराम भरी सूचना दिने।	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	
टज	विवाह दर्ता	१) निवेदन पत्र २) दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रति ३) दुलहीकोनागरिकता नभएमा बाबु वा दाजुभाइ नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ४) चालु आ.व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पति करतिरेको रसिद	१) दुलाहा दुलही दुवै उपस्थित भई सूच	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
टद्द	नया व्यवसायदता	१) निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ३) विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपा सम्बन्धित दुतावासको निजको परिचय ख सिफारिस ४) २ प्रतिफोटो ५०घर बहाल सम्झौता ६) आफूनै घर टहरा भए चालु, आ.व, सम्मक मालपोत र घरजग्गा कर तिरेको ७) स्थानीय तहको नामा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको ह प्यान दर्ता वा अन्य निकायबाट जारी गरेका व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि	१) निवेदन साहितको तोकिएको कागाजत गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकेको शुलक वुभाउन गराउने ५) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपल बाटुने	वडा लाग्ने समय: दिन, सर्जिमिनको बढीमा ३ दिनभित्र	अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र
टघ	व्यवसायनवीकरण	१) निवेदन पत्र २) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ३) स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ता प्रमाणपत्रको प्रमाणितप्रतिलिपि ४) बहाल सम्झौताको प्रतिलिपि ५) आफूनै घर टहरा भए चालु, आ.व, सम्मक मालपोत र घरजग्गा कर तिरेको	१) निवेदन साहितको तोकिएको कागाजत गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित फाँटमा तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकेको शुलक वुभाउने ५) चलानी गरी चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने	वडा लाग्ने समय: दिन, सर्जिमिनको बढीमा ३ दिनभित्र	अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र

क्र.सं.	सेवा सुविधाको ना	आवश्यक पर्ने कागजातहरु	सेवा सुविधा प्राप्त गर्ने आवश्यक पर्ने	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
टर्ड	उल्लेखित बाहेक अन स्थानीय आवश्यकता अनुसारका सिफारिस/प्रमाणितहरु	१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन २) विषय संगसम्बन्धित प्रमाण कागजात ६) चालु आ. व. सम्मको मालपोतघर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद वा कर निर्धा स्त्रीकृत भएको कागजात	१) निवेदन गहित तोकिएको कागजातहरु गर्ने २) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाईतोक आवेशगर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अ सर्जिमिन मुचुल्का तयार गरी सिफार तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब गराउने	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फॉटका कर्मचारी लाग्ने समय: सो दिन, सर्जिमिनको हकम बढीमा ३ दिनभित्र	

